

निर्णय नं. १

२०८१ साल असोज ३० गतेका दिन सम्पन्न नगरपालिकाको बैठकबाट भएका निर्णयहरूको आजको बैठकमा समिक्षात्मक छलफल गरियो ।

निर्णय नं. २

उमेर हदका कारण अनिवार्य अवकास पाउनु भएका तपसीलमा उल्लेखित महिला स्वास्थ्य स्वयम् सेविकालाई धनकुटा नगरपालिको तर्फबाट रु २०,०००/- का दरले रकम उपलब्ध गराइ दिने निर्णय गरियो ।

निम्न

१. श्री गङ्गमाया लिम्बु- धनपा-२ भिरगाउँ

२. श्री सावित्रा वाग्ले- धनपा-४ स्याउले

निर्णय नं. ३

नेपाल सरकार, गृह मन्त्रालय शान्ती सुरक्षा, अपराध नियन्त्रण शाखाको च.नं. ६८५ मिति २०८१/०७/१२ को आवश्यक कार्यवाही सम्बन्धको जिल्ला प्रशासन कार्यालयलाई लेखिएको पत्र स्थानीय सरबारसँग सम्बन्धित भएकोले आजको बैठकमा पेश भइ छलफल गरियो ।

निर्णय नं. ४

चालु आ.व. को स्वीकृत वार्षिक कार्यक्रम व.शी.नं. ३११५९ जनताको अपेक्षा नगरको शुभेक्षा शीर्षकमा स्वीकृत रकम २५,००,०००/- लाई प्रमुख स्तरीय निर्णयबाट तपसीलमा उल्लेखित योजनालाई उपलब्ध गराइएको निम्नानुसारको रकम अनुमोदन गर्ने निर्णय गरियो ।

सि.नं.	योजना कार्यक्रमको नाम	ठेगाना	स्वीकृत रकम	कैफियत
१	स्कूलडाँडा चोकको सुमित्रा तामाङको घर छेउबाट माथिल्लो कचिडे जाने सडक नयाँ ट्रयाक खोल्ने	ध.न.पा. ६	२०००००	
२	लामाडाँडा बौद्ध दाहसंस्कार व्यवस्थापन समिति घ्याङगर निर्माण	ध.न.पा. २	४०००००	
३	साङ्गे लुङ्च्यान थाम्चे छोइलिङ्ग गुम्बा धर्मशाला मर्मत तथा तला थप	ध.न.पा. १०	२०००००	
४	डुम्रेसान्ने खुल्ला फुटबल प्रतियोगिता कार्यक्रम	ध.न.पा. १०	१५००००	
५	नगर भित्रका भित्री सडक सरसफाइ	धनकुटा नगरपालिका	७०००००	

६	श्री रत्न षडेश्वर शिवालय मन्दिरको बाँकी निर्माण कार्य	ध.न.पा. १	४०००००	
७	ध.न.पा. ७ चिचिर्लाबारी सातकन्या देवीथान मन्दिर मा ड्रेन बाल सोलिड पिच गर्दा तपुग रकम	ध.न.पा. ७	१०००००.	
३१	मितेरी टोल विकास संस्थाको सडक खण्डमा अविरल बर्षाका कारण पहिरो गइ क्षति भएको सडक मर्मत	ध.न.पा. ७	१५००००	
	कालापानी चाँपे घ्याङ्ग घर निर्माण दाहासंस्कार स्थल	ध..पा. २	२०००००	
			२५०००००.००	

निर्णय नं. ५

धनकुटा नगरपालिकाबाट साविकको गा.वि.स. अनुसारको कित्ता विवरणबाट यस अधि अनुसूची ३ मा गरिएको भू-उपयोग वर्गिकरणमा छुट भइ कायम गरी पाउ भनि प्राप्त निवेदन उपर मिति २०८१/०७/२९ को स्थानीय भू-उपयोग परिषदको बैठकबाट भएको सिफारिस अनुसार भू-उपयोग (पहिलो संशोधन) नियमावली २०८० को दफा ४ को उपदफा ४ अनुसार देहाय बमोजिम कायम गर्ने निर्णय गरियो ।

क्र.स.	जग्गाधनीको नाम	ठेगाना	साबिक ठेगाना	कि.न.	क्षेत्रफल	हालको अवस्था	कायम गर्नुपर्ने क्षेत्र
१	बेलबहादुर थापा	धनकुटा न.पा. ५	धनकुटा बजार ३	५९९	०-९-०-०	छुट भएको	आवासीय

निर्णय नं.६

धनकुटा नगरपालिका क्षेत्रमा बसोबास गर्ने आठपहरीया जातीको महान चाड वडाडमेटका अवसरमा धनकुटा नगरपालिका क्षेत्र भित्रका सरकारी कार्यालय, गैर सरकारी संघ/संस्था एवं शिक्षण संस्थाहरूमा मिति २०८१ कार्तिक ३० गतेका दिन स्थानीय बिदा दिने निर्णय गरियो ।

निर्णय नं ७

चालु आ.व. को स्वीकृत कार्यक्रम अनुसारको व.शी.नं. ३११३१ मा दायित्व गाइ खरिद कार्यक्रम धनपा ६ हुनु पर्नेमा अन्यथा उल्लेख हुन गएको तथा व.शी.नं. २२५२२ रुद्रबारी युवा समुह खेलकुद सामग्री खरिद शीर्षकमा रु ५०,०००/- हुनुपर्नेमा अन्यथा उल्लेख हुन गएकोले सच्याउने निर्णय गरियो ।

निर्णय नं ८

धनकुटा नगर क्षुत्र भित्रको एकमात्र खुल्ला क्षेत्रको रूपमा धनकुटा नगरपालिका ५ मा रहेको ऐतिहासिक तल्लो टुडिखेल गोकुण्डेश्वर बालमन्दिर माध्यामिक विद्यालय तर्फ वर्षे पिच्छे धसिईरहेको छ । यस वर्षको वर्षादका कारण टुडिखेल झन धेरै धसिएर टुडिखेल माथीको वस्ती नै संकटग्रस्त भएको तथा धनकुटा नगरपालिका ७ जिरोप्वाइन्ट मुनीको जमिन धसिएर त्यस आसपासको वस्ती वस्ती नै संकटग्रस्त भएकोले उक्त दुवै स्थानको भौगर्भिक अध्ययन गरीदिन सम्बन्धित निकायमा अनुरोध गर्ने निर्णय गरियो ।

निर्णय नं ९

प्रदेश लगानी प्राधिकरणको कार्यालय कोशी प्रदेश विराटनगरको च.न. ५२ मिति २०८१/७/०४ को पत्रवाट माग भए अनुसार लगानी सम्मेलन २०८१ मा शोकेसिङ्गका लागि निम्न विषयक्षेत्रका योजनाको विवरण तयार गरी पठाउने निर्णय गरियो ।

- १.नगर खानेपानी योजना सञ्चालन
- २.चिस्यान केन्द्र निर्माण
- ३.सडक स्तरोन्नति
- ४.फुट ट्रेलमा आधारित जीविकोपार्जन कार्यक्रम

निर्णय नं. १०

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ को उपदफा ८ अनुसार धनकुटा नगरपालिका र जनवादी गणतन्त्र चीनको फुझाउ (FUZHOU) नगरपालिका बीच कृषि, शिक्षा, पर्यटन, संस्कृति लगायतका विषयहरू आदानप्रदान गर्न भगिनी सम्बन्ध (Sister City Relation) कायम गर्न निम्नानुसारको समझदारी पत्र (MoU) सहित परामर्शका लागि कोशी प्रदेश सरकार समक्ष अनुरोध गर्ने निर्णय गरियो ।

### **समझदारीपत्रको ढाँचा**

Memorandum of Understanding (MoU)

On

Establishment of Sister City Relation

Between

Dhankuta Municipality, Koshi Province Nepal

And

Fuzhou Municipal People's Government, The People's Republic of China.

Dhankuta Municipality, Nepal and the Fuzhou Municipal People's Government, The People's Republic of China (Hereinafter referred to as the "Parties" collectively and the "Party" individually), Recognizing the similarities and common values in various aspects of life, Strengthening the bilateral relation, Fostering the cooperation, Enhancing exchange and development, and Desiring to establish sisterhood relation and friendship between the parties. Have agreed the following,

## **Article 1- Objective**

The objective of this Agreement is to-

- 1.1 Outline an understanding between Dhankuta Municipality, Nepal and the Fuzhou Municipal People's Government, The People's Republic of China in order to create a framework for collaboration;
- 1.2 Establish friendship and foster cooperation within the framework of their respective jurisdiction, on the basis of mutual respect, equality and mutual benefit, in conformity with the respective country's laws and policies;
- 1.3. Extend financial and technical cooperation in the socio-economic and infrastructure development of the parties;
- 1.4 Extend coordination and support to replicate the best practices to the either party;
- 1.5 Support to strengthen institutional capacity of the parties.

## **Article 2- Areas of Cooperation**

The major areas of cooperation shall be: -

- 2.1. Infrastructure Development: Construction and upgrading of roads and bridges, transport management, hydro-power development, construction of transmission lines, communication, information and technology, solid waste management.
- 2.2 Economic Development: Agriculture and livestock development, establishment of industry, enterprise development, tourism promotion, promotion of low volume high value (LVHV) products etc.
- 2.3 Social Development: Support in health, education, drinking water and sanitation, conservation and promotion of cultural and historical heritage, establishment of art gallery and museum etc.
- 2.4 Service Delivery: Introduction of new technology, innovation, and best practices for improving public service delivery etc.
- 2.5 Planning and Governance: Support in the urban planning, land use planning, preparation and update of municipal transport master plan and comprehensive town development plan, good governance, participatory decision making etc.
- 2.6 Capacity Enhancement: Human resource development, institutional capacity building etc.

## **Article 3- Roles of Parties**

For the effective cooperation in the above mentioned areas, the Parties shall have the following roles in order to implement this MoU:

- 3.1 **Roles of Dhankuta Municipality, Koshi Province, Nepal**
  - a) Create or develop policies and institutional mechanisms,
  - b) Collaborate to identify new areas and framework of cooperation,
  - c) Coordinate and facilitate to attract more Foreign Direct Investment (FDI),
  - d) Organize or facilitate to organize various meetings, visits and exchange programmes of senior officials and eminent persons for strengthening cooperation,
  - e) Facilitate the entry and visa processing of the expatriates and delegates coming to Nepal in respect of activities outlined in this MoU,
  - f) Solicit the support of the relevant agencies and authorities,
  - g) Prepare regular reports and submit to the Federal Ministries and other related institutions as required,
  - h) Any other roles and responsibilities as agreed between Parties within the scope of the Directive.
- 3.2 **Roles of Fuzhou Municipal People's Government, The People's Republic of China**
  - a) Create or develop policies and institutional mechanisms,
  - b) Collaborate to identify new areas and framework of cooperation,

- c) Coordinate and facilitate with the private sectors to channelize more Foreign Direct Investment (FDI) to other Party,
- d) Coordinate with other agencies of the country to foster mutual cooperation,
- e) Organize or facilitate to organize various meetings, visits and exchange programmes of senior officials, experts, professionals and eminent persons for strengthening cooperation,
- f) Solicit the support of the relevant agencies and authorities,
- g) Any other specific roles and responsibilities as agreed between Parties within the scope of this Directive.

**Article 4- Obligations of Parties**

The Parties shall-

- 4.1 Abide to their respective national policies, prevailing laws and international agreements in the course of the implementation of this MoU,
- 4.2 Conduct regular meetings to communicate all programs, projects and activities to be undertaken under this MoU,
- 4.3 Prepare 'Joint Action Plan' on annual basis, and develop project proposals/activities in line with the action plan,
- 4.4 Ensure the timely availability of resources (both financial and technical) to implement the agreed plans/projects.
- 4.5 Develop mechanisms to resolve any issues that may arise during the implementation of this remit
- 4.6 Ensure transparency and accountability in their actions.

**Article 5- Statutory Compliance**

- 5.1 This MoU shall not create any legally binding obligations among the Parties.
- 5.2 Nothing in the MoU shall preclude either of the Parties from exercising any measures and satisfying any obligations prescribed under the prevailing laws of their respective jurisdiction.

**Article 6- Amendment**

This MoU may be amended at any time through the mutual agreement between the Parties.

**Article 7- Dispute Settlement**

The disputes arising in the implementation and interpretation of this MoU shall be settled amicably through the diplomatic means.

**Article 8- Duration and Termination of Agreement**

- 8.1 This MoU shall remain valid for a period of three years and may be renewed by the mutual agreement between the Parties.
- 8.2 This MoU may be terminated, prior to its expiration, by either party giving a written notice to the other of its intention to terminate the MoU at least three months in advance.
- 8.3. The termination of the MoU shall not affect the completion of the ongoing projects carried out under the framework of this MoU.

Signed on: Day/Month/Year at

..... (name of place of signing) IN WITNESS WHERE OF, both parties have signed this MOU in duplicate, in English, Nepali and Spanish languages. The text in English language prevail if any discrepancies arises in the interpretation of the provisions of this MoU.

For and on behalf of  
 Dhankuta Municipality, Koshi  
 Koshi Provnice, Nepal.

For and on behalf of  
 Fuzhou Municipal People's Government,  
 The People's Republic of China,

Mr. Chintan Tamang

Mr. Wu Xiande

Mayor

Mayor

Witness: .

Witness:

निर्णय नं. ११

धनकुटा नगरपालिकाको आन्तरिक नियन्त्रण प्रणाली निर्देशिका, २०७८ को ३१.१ आन्तरिक नियन्त्रण प्रणाली अनुगमन समिति (घ) अनुसार उक्त समितिमा निम्नुसारका सदस्यलाई मनोनयन गर्ने निर्णय गरियो ।

निम्न

१. श्री मनकुमारी लश्रवा लिम्बु

२. श्री धनकुमार राई